


महिनावारीलाई बुझाउँ

किशोरावस्थामा प्रवेश गरेसँगै शारीरिक, मानसिक र भावनात्मक परिवर्तनहरू किशोरीहरूमा देखा पर्छन् । महिनावारी एक प्राकृतिक परिवर्तन हो जसमा रागरस (Hormone) को प्रभावले गर्दा डिम्बाशयबाट डिम्ब निष्कासन हुन्छ । यो डिम्ब शुक्रकीटसँग मिल्न नपाएमा पाठेघरको भित्री तहमा जम्मा भएका तन्तु रगतसँगै योनिबाट निस्कन्छ । महिनावारी चक्रमा डिम्बाशय, पाठेघर, योनि आदिको महत्त्वपूर्ण भूमिका हुन्छ । प्रजननयोग्य उमेरका हरेक स्वस्थ महिलाहरूमा महिनावारी हुने गर्दछ । यद्यपि हरेक महिलाहरूमा प्रत्येक महिना रक्तस्राव नहुन पनि सक्छ ।



१ पहिलो चरण : पाठेघरको भित्तामा रहेको रक्तकोषिकाबाट बनेको फिल्ली (Endometrium) मासिक स्रावका रूपमा योनिद्वाराबाट बाहिर निस्कन्छ ।

२ दोस्रो चरण : पाठेघरको भित्तामा रक्तकोषिकाको फिल्ली बन्ने क्रमको सुरुवात । (यस अवधिमा यो फिल्ली क्रमशः मोटो बन्दै जान्छ) ।

३ तौथो चरण (Ovulation) : डिम्बाशयबाट अण्ड निष्कासन भएर डिम्बाहिनी नली (fallopian Tube) मा आउन्नु ।

४ चौथो चरण : पाठेघरको भित्तामा बनेको रक्तकोषिकाको फिल्ली बढ्दै अत्यधिक मोटो बन्नु । यदि पाठेघरमा भ्रूणको निर्माण भएमा यो फिल्ली मार्फत भ्रूणलाई पोषण मिल्दछ तर धेरेजसो अवस्थामा पाठेघरमा भ्रूणको निर्माण हुँदैन । यसकारण महिनावारीको अधिल्लो चरणमा रक्तकोषिकाको यो फिल्ली मासिक स्रावका रूपमा बाहिर निस्कन्छ ।

हर्मोनका कारणले नियमित रूपमा हुने महिनावारी सामान्यतया हरेक २८ दिनमा हुन्छ । यो चक्र सात दिन अधिपछि पनि हुन सक्छ ।

५ पेटमा रहेको बच्चा बढ्नको निम्ति पाठेघरको भित्री तह बाकले हुनुपर्ने भएकाले गर्भवती महिलाहरूमा रक्तस्राव हुँदैन ।



४. अण्डाशय र गर्भाशयको रगतको लाइन थोपा थोपामा परिणत भई महिनावारी हुने चरण

५. अण्डाशयले अण्डा उत्पादन गर्ने र गर्भाशयमा रगतको मसिनो लाइन बन्ने शुरुको चरण

६. अण्डाशयमा आइसकेको र रगतको लाइन अफ मोटो बन्दै गई महिनावारी हुने अन्तिम चरण

७. अण्डा फेलोपियन ट्युब हुँदै गर्भाशयमा जाने क्रमसँगै गर्भाशयमा रगतको लाइन मोटो बन्दै जाने चरण

- ८. उमेर बढेसँगै महिलाहरूको महिनावारी बन्द हुन्छ, ४५ देखि ५० वर्षको उमेरमा प्रायः महिलाहरूको महिनावारी रोकिन्छ ।
- ९. हर्मोनको समस्या भएका वा उपचारको क्रममा प्रजनन अङ्गहरू डिम्बाशय तथा पाठेघर हटाइएका महिलाहरूमा महिनावारी हुँदैन ।

तपाईंलाई थाहा छ ?

पुरुषहरूमा महिनावारी हुँदैन किनकि उनीहरूको प्रजनन अङ्ग महिलाको भन्दा फरक हुन्छ । हामीहरू बीच यति धेरै समानता छ तर पनि हामी कति फरक छौं । यही अन्तरले हामीहरूलाई एक अर्काको परिपूरक बनाउँछ । तपाईं पुरुष हुनु भएकाले कहिले पनि महिनावारीको अनुभव गर्न सक्नुहुन्न तर महिनावारीको विषयमा यति कुरा बुझेपछि महिनावारी भएका महिलाहरूलाई पक्कै पनि सहयोग गर्न सक्नुहुन्छ ।

जब शरीरमा अन्य समयमा भन्दा बढी हर्मोन बन्न थाल्छ, तब यौवन अवस्थाको शुरुवात हुन्छ । यसले गर्दा किशोरी/युवतीको शरीरमा निम्न परिवर्तनहरू हुँचन् ।

- १. किशोरीको शरीरले डिम्ब उत्पादन गर्न थाल्छ (किशोरहरूमा शुक्रकीटको उत्पादन सुरु हुन्छ) ।
- २. बालबालिकाहरू बढेर जवान हुँचन् र शिशु जन्माउन सक्ने हुँचन् ।
- ३. स्तनको आकार बढ्दै जान्छ र कम्मरको आकार चौडा हुन थाल्छ ।
- ४. शरीरमा रँहरु उम्रन थाल्छन् ।
- ५. हर्मोन परिवर्तनको कारणले महिनावारीको समयमा र महिनावारीभन्दा केही दिनपूर्व छालामा डण्डीफोर र दाग आउन थाल्छन् ।
- ६. शारीरिक परिवर्तनका अतिरिक्त भावनात्मक अनुभूतिहरू हुनु । जस्तै क्षणभरमै खुसी, दुःख, रमाइलो र नैराश्यता अनुभव गर्नु ।



- ७. शरीरमा डिम्ब उत्पादन सुरु भएर महिनावारी हुँदैमा किशोरीहरू बच्चा जन्माउन तयार भइसकेको ठान्नु गलत हो किनकि उनीहरूमा अन्य आवश्यक शारीरिक र मानसिक विकास भैसकेको हुँदैन ।

महिनावारी सम्बन्धी सामाजिका रहेका घमहरू

- ८. महिनावारी हुँदा बग्ने रगत फोहोर हुन्छ
- ९. भान्धामा जानु, शौचालय र धाराको प्रयोग गर्नु हुँदैन
- १०. महिनावारी भएकोले छोएको खाना र पानी अस्त्रले खानु हुँदैन
- ११. तरकारी र फलफूलका बोटबिरुवा, पुरुष आदिलाई छुनु हुँदैन
- १२. घरबाहिर गोठ (छाउगोठ) मा सुल्तुपर्छ, घाममा बस्नु हुँदैन
- १३. धर्मकर्ममा भाग लिनु, धार्मिक स्थलमा जानु, पूजापाठ गर्नु हुँदैन
- १४. गाई दुहने, दूध, दुग्धजन्य परिकार तथा प्रसाद खानु हुँदैन
- १५. सामाजिक कार्यमा भाग लिनु, सार्वजनिक भेला वा विद्यालय जानु हुँदैन



महिनावारी स्वच्छता व्यवस्थापन कसरी गर्ने ?

- १. सरसफाइमा अरू बेला भन्दा बढी ध्यान दिने ।
- २. व्यवस्थित र सफा शौचालय, सफा पानी, साबुनको उपलब्धता सुनिश्चित गर्ने ।
- ३. स्यानिटरी प्याड, रगत सोस्ने सफा कपडा, पुनः प्रयोग गर्न मिल्ने प्याड र कट्टु आदिको प्रयोग गर्ने ।
- ४. हरेक दिन नुहाउने र यौनाङ्ग पनि राम्रोसँग सफा गर्ने ।



महिनावारी सम्बन्धी जानकारी

शौचालय प्रयोग गरेपछि र प्याड फेर्नुभन्दा पहिले वा फेरिसकेपछि साबुनपानीले राम्ररी हात धुने ।

प्याड वा प्रयोग गरेको कपडा कम्तीमा ४ देखि ६ घण्टामा फेर्ने ।

धेरै रगत बगेको अवस्थामा आवश्यकतानुसार प्याड फेर्ने ।

पुनः प्रयोग गर्न मिल्ने प्याड, कपडा र कट्टु (पेन्टी) साबुनपानीले धोएर धाममा सुकाउने ।

आफूले प्रयोग गरेको कपडा या पुनः प्रयोग गर्न मिल्ने प्याड कसैलाई प्रयोग गर्न नदिने ।

बजारमा पाइने स्यानिटरी प्याडलाई प्रयोग गरिसकेपछि डस्टबिन या फोहोर फाल्ने भाँडोमा जम्मा गरी पुर्ने वा जलाउने ।

महिनावारी हुँदा धेरै रगत बग्न गई शरीर कमजोर हुन सक्छ । यस्तो बेलामा पोषिलो आइरनयुक्त फलफूल, माछमासु वा दूधदही, गेडागुडी, हरियो तरकारी र भोजिलो खानेकुराहरु प्रशस्त खाने ।

महिनावारीको समयमा हुने शारीरिक दुखाई कम गर्न हल्का व्यायाम गर्ने, तातोपानीले सेक्ने, मालिस गर्ने र धेरै दुखेमा स्वास्थ्यकर्मीको सल्लाह लिने ।

महिनावारी भएको बेला घरमा भएको चुनौती र समाधान

चुनौती

- परिवारले शौचालय प्रयोग गर्न नदिने
- परिवारले दूध तथा अन्य पोषिलो खानेकुरा खान नदिने
- परिवारले भित्र सुल नदिने/गोठमा बसाउने



समाधान

- महिनावारी सम्बन्धी विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमद्वारा परिवारमा रहेको महिनावारी सम्बन्धी गलत धारणा वा भ्रमलाई कम गर्ने ।



महिनावारी भएको बेला विद्यालयमा भएको चुनौती र समाधान

चुनौती

- विद्यालयमा व्यवस्थित शौचालय र पानी
- नहुने
- कक्षाकोठामा किशोरी पेट दुखेर बस्नु पर्ने
- महिनावारी हुँदा लुगामा लागेको रगतको दाग देखेर मानिसहरूले जिस्काउने



समाधान

- महिनावारी मैत्री व्यवस्थित शौचालय निर्माण गर्ने
- विद्यालयमा भएको आराम गर्ने कोठाको उचित
- व्यवस्थापन गर्ने
- महिनावारी सम्बन्धी शिक्षा प्रदान गर्ने, रगत डाग देखेर मानिसहरूले जिस्काउने
- व्यवस्थापनको तरिका सिकाउने र महिनावारी व्यवस्थापन व्यवहारमा अवलम्बन गर्ने/गराउने



महिनावारी भएको बेला विद्यालयमा भएको चुनौती र समाधान

चुनौती

- सामुदायिक धारा प्रयोग गर्न नदिने
- छाउगोठमा बस्दा जंगली जनावरले आक्रमण गर्न डर हुने
- मन्दिर अगाडिको बाटोबाट हिङ्न नदिएर अर्को सुनसान बाटोबाट हिङ्न लगाउने



समाधान

- महिनावारी सम्बन्धी विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमद्वारा परिवारमा रहेको महिनावारी सम्बन्धी गलत धारणा वा भ्रमलाई कम गर्ने ।

